



## परामर्श तथा जानकारी लिने

### आत्महत्या गर्ने जोखिम भएकाहरू

- मानसिक रोग भएका व्यक्तिहरुमा
- मदिरा सेवन गर्नेहरुमा
- तनाव (धरायसि, आर्थिक कारणले, पारिवारिक सम्बन्ध राम्रो नभएर)
- घरेलु हिंसा, एकलोपना आदि।

### आत्महत्याको चेतावनी संकेतहरूः

यदि कोही आत्महत्याको जोखिममा छ भने, तपाईंले निम्न चेतावनीका संकेतहरू देख्न सक्नुहुन्छ, जसमा:

- आफू अरु माथि बोझ भएको कुरा गर्ने,
- एकलै बस्न चाहने चिन्तित देखिने,
- आफूलाई असहनीय पीडा भएको बारे कुरा गर्ने,
- अचानक अत्याधिक मादक पदार्थको (मदिरा, लागू पदार्थ) सेवन गर्न थाल्ने,

- आत्महत्याका विभिन्न तरिका खोज्ने, बढी रिसाउने,
- मूड परिवर्तन (**Mood swings**) भइरहने,
- दुःखी भइरहने वा निराशा व्यक्त गर्ने,
- धेरै कम वा धेरै सुन्ने,
- आफूलाई मर्न मनलागेको बारे कुरा गर्ने,
- आत्महत्याको योजना बनाउने,

### रोकथाम र नियन्त्रण



गर्नुहोस् (जस्तै कीटनाशक औषधिहरू),


- किशोर-किशोरीहरूमा सामाजिक भावनात्मक परिवर्तन आउँछन् जुन सामान्य हो र त्यस्तो बेलामा उनीहरुको मानसिक अवस्थालाई बुझ्ने प्रयास गर्ने,

- आत्महत्या सम्बन्धी सामाचार नपढ्ने,
- आफ्ना वालबालिकाहरुको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी राखी राख्ने,
- घरमा कसैलाई मानसिक स्वास्थ्यमा समस्या छ भने समयमा नै पहिचान गरेर उपचार गराउने ,
- आफूलाई मानसिक समस्या छ भने परिवार का सदस्यसंग कुरा गर्ने वा स्वास्थ्यकर्मीसँग परामर्श लिने,
- ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्ने,



- खेलकुद तथा मनोरञ्जनात्म क्रियाकलापमा सहभागी भएर तनाव मुक्त बन्ने,
- साथीहरुसँग रमाइलो गरी समय बिताउने ।

परिवाससँग मनोरंजन गर्ने



## निःशुल्क हटलाईनः

निराशाको भावना आएमा जुनसुकै  
बेला ११६६ मा फोन गरी आफ्ना कुरा र  
अखु छोस् र मनोपरामर्शकर्ताबाट  
परामर्श सेवा लिनुहोस्।

## खुलेर कुरा गरौं



नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र

टेकु, काठमाडौं

आ.व. २०७९/०८०



[www.nheicc.gov.np](http://www.nheicc.gov.np)



[nheic.nepal@gmail.com](mailto:nheic.nepal@gmail.com)



[www.youtube.com/c/nheicc-nepal](https://www.youtube.com/c/nheicc-nepal)



[www.facebook.com/nheicc](https://www.facebook.com/nheicc)

## आत्महत्या र यसको रोकथाम



## आत्महत्याको परिभाषा

आत्महत्या भनेको जानाजानी आफैलाई हत्या गर्नु हो । हरेक वर्ष, विश्वभरी लगभग १० लाख मानिस आत्महत्याबाट मर्छ्न, नेपालमा ७ हजार भन्दा बढी मानिसहरूले आत्महत्या गर्दछन् । आत्महत्याले व्यक्ति, परिवार र समुदायमा दीर्घकालीन प्रभाव पार्न सक्छ तर आत्महत्यालाई रोकन सकिन्छ ।

आत्महत्याको लागि जोखिम कारकहरू मानसिक रोग विशेष गरी उदासिनता, र मस्तिष्क सम्बन्धि रोग, क्यान्सर र एचआईभी संक्रमण हुन् । प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने गर्दछन् । आत्महत्याको प्रयास पनि आत्महत्याको लागि सबै भन्दा महत्वपूर्ण जोखिम तत्व हो ।